



महालेखापरीक्षकको कार्यालय
अनामनगर/बबरमहल



लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन
आर्थिक वर्ष - २०८१/८२

बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग
८०३३०५०९३००
धादिङ्ग



महालेखापरीक्षकको कार्यालय
Office of the Auditor General

बागमती प्रदेश लेखापरीक्षण निर्देशनालय
काठमाडौं



प.सं.: २०८२/८३

च.न.:

मिति : २०८२-१०-२

विषय: लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन ।

श्री कार्यालय प्रमुख ज्यू,
बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ,
धादिङ

लेखापरीक्षण ऐन, २०७५ अनुसार त्यस कार्यालयको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण तथा सोसँग सम्बन्धित अनुसूची, टिप्पणीहरू तथा सोसँग सम्बन्धित कागजपत्र र विवरण परीक्षण गरी मिति २०८२/०५/३० मा छलफल पश्चात् तयार गरिएको पाना ३८ को प्रारम्भिक प्रतिवेदन यसैसाथ छ।

कार्यालयबाट पेस भएको वित्तीय विवरणप्रतिको उत्तरदायित्व प्रचलित कानुन बमोजिम जिम्मेवार व्यक्तिको हो। लेखापरीक्षकको उत्तरदायित्व नेपाल सरकारी लेखापरीक्षणमान बमोजिम वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन गर्नु हो। प्रतिवेदनमा उल्लिखित बेहोराका सम्बन्धमा (सम्बन्धित स्थानीय तहले आर्थिक कार्यविधि ऐन तयार गरेको भए सो व्यवस्था उल्लेख गर्ने र नगरेको भएमा आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७६ सङ्घीय ऐनको दफा ३७ (१) बमोजिम ३५ दिनभित्र फर्स्यौट गरी सम्परीक्षण गराउनु हुनेछ। उक्त समयभित्र फर्स्यौट गरी सम्परीक्षण नगराएमा ऐनको दफा ३७ (४) बमोजिम लेखाउत्तदायी अधिकृत/कार्यपालिका प्रमुखलाई जानकारी गराइने बेहोरा निर्देशानुसार अनुरोध गर्दछु।

बोधार्थ तथा कार्यार्थ:

श्री संघीय मामिला तथा सामान्य प्रशासन

मन्त्रालय, सिंहदरवार, काठमाण्डौं ।,

info@mofaga.gov.np

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङ ।,

dhading.dtco@fcgo.gov.np

श्री प्रदेश लेखा इकाई कार्यालय, धादिङ ।,

ptudhading30@gmail.com

यमनाथ खनाल

निर्देशक



परिचय

१ परिचय

(क) कार्यालय परिचय :- स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धती सुदृढ गरी स्थानीय तहमा विधायिकी कार्यकारिणी र न्यायिक अभ्यास संस्थागत गर्न र स्थानीय सरकारको सञ्चालन गर्ने उद्देश्यले नेपालको संविधान २०७२ अनुसार यस पालीकाको स्थापना भएको हो । स्थानीय सरकारले सञ्चालन गर्ने कार्यमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चितता गर्दै गुणस्तरिय सेवा प्रदान गर्दै जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक, आर्थिक एवं भौतिक क्रियाकलाप सञ्चालन गर्नु स्थानीय तहको मुख्य उद्देश्य रहेको छ । वागमती प्रदेशमा अवस्थित पालिकाको क्षेत्रफल २०६.५२ वर्ग किलोमिटर, ३३८५४ जनसंख्या रहेको यो गाउँपालिका अन्तर्गत १० वडा रहेका छन् । संघ, प्रदेश एवं स्थानीय तहमै उपलब्ध हुने स्रोत साधनको अधिकतम उपयोग गरी योजनावद्ध सहभागितामूलक कार्यक्रमको माध्यमबाट स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सामाजिक, आर्थिक तथा भौतिक क्रियाकलापहरु संचालन गर्नु पालिकाको मुख्य उद्देश्य छ ।

(ख) लेखापरीक्षणको उद्देश्य :- लेखापरीक्षण गरिने निकायको वित्तीय विवरण तथा कारोबारको परीक्षण गरी उचित आश्वस्तता (Reasonable Assurance) प्रदान गर्नु वित्तीय लेखापरीक्षणको उद्देश्य हो । यस कार्यालयको आर्थिक वर्ष २०८१/८२ को सबै प्रकारका आर्थिक कारोबारको परीक्षण एवं प्रचलित कानूनको परिपालनाको मूल्याङ्कन गरी प्रतिवेदन गर्नु लेखापरीक्षणको उद्देश्य हुनेछ ।


(ग) लेखापरीक्षणको क्षेत्र र अवधि :- यस कार्यालयको विनियोजन, राजस्व, धरोटी, कोष तथा अन्य आय-व्यय, मौज्दात हिसाब, आर्थिक व्यवस्थापन, कार्यक्रम सञ्चालन, जिन्सी व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाह लगायत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित क्रियाकलापलाई लेखापरीक्षण क्षेत्रमा समावेश गरिएको छ । स्थलगत लेखापरीक्षणको अवधि २०८२।८।१ देखि २०८२।८।४ सम्म रहेको छ ।

(घ) लेखापरीक्षण विधि :- लेखापरीक्षण ऐन, २०७५ र नेपाल सरकारी लेखापरीक्षण मानदण्ड तथा मार्गदर्शनमा नमुना छनौट गरी लेखापरीक्षण सम्पन्न गर्न सकिने आधार तथा कार्यालयले स्वीकृत गरेको जोखिममा आधारित लेखापरीक्षण योजनाका आधारमा निकायको आन्तरिक नियन्त्रणको परीक्षण तथा विश्लेषणात्मक र विस्तृत परीक्षण विधि अवलम्बनबाट लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन जारी गरिएको छ । लेखापरीक्षण गर्दा देखिएका व्यहोरा सम्बन्धमा कार्यालय प्रमुख तथा लेखा प्रमुख लगायतका पदाधिकारीहरूसँग छलफल सम्पन्न गरी कायम भएका व्यहोराहरु यस प्रतिवेदनमा समावेश गरिएको छ ।

(ङ) लेखापरीक्षणको सीमा :- लेखापरीक्षण ऐन, २०७५ र नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, २०७७ तथा मार्गदर्शनमा नमुना छनौट गरी लेखापरीक्षण सम्पन्न गर्न सकिने आधार तथा महालेखापरीक्षकको कार्यालयले नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (NAMS) अवलम्बन गरी स्वीकृत भएको जोखिममा आधारित लेखापरीक्षण योजना, लेखापरीक्षण गरिएको निकायबाट पेश भएका लेखा एवं सोसँग सम्बन्धित कागजात, विवरण, लिखित प्रतिनिधित्व पत्र, लेखापरीक्षण अनुबन्ध पत्र समेतको आधारमा लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन जारी गरिएको छ । आम्दानी तथा खर्चलाई नतिजासँग तुलना गरी विश्लेषण गर्नका लागि पर्याप्त भौतिक एवं स्थलगत अवलोकन गर्न भौगोलिक कठिनाई, समय सीमा, स्रोतको उपलब्धता, प्रमाणको प्रकृति तथा पहुँच जस्ता अन्तर्निहित जोखिमहरु सीमाको रूपमा रहेका छन् । सारभूत रूपमा उल्लेखनीय नदेखिएका व्यहोरालाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

(च) आर्थिक कारोबारको स्थिति :- कार्यालयको आय तर्फ रु ८०८११७१७५.४० र व्ययतर्फ रु.८५५६७८३०८.८७ गरी जम्मा रु. १६६३७९५४८४.२७ को लेखापरीक्षण सम्पन्न गरिएको छ । सो को विस्तृत विवरण अनुसूची -१ मा संलग्न छ ।

(छ) लेखापरीक्षणमा परीक्षण गरिएका मुख्य विषयहरु :- लेखापरीक्षण योजना अनुसार परीक्षण गरिएका विषयहरु अनुसूची - २ मा संलग्न छ ।



(ज) लेखापरीक्षणको क्रममा असुली :- लेखापरीक्षणको क्रममा निम्नानुसारको रु. १७८७०४९। असुल भई दाखिला प्रमाण पेश भएको छ ।

सि.नं	बिवरण	रकम रु.
१	दत्तरबत्तरको असुल भई बैंक दाखिला हुन बाँकि रकम २०८२।०८।४ मा रु १४३०६८० र २०८२।०८।११ मा रु ३५९०२४ गरी जम्मा १७८७०४९ जम्मा भएको	१७८७०४९

लेखापरीक्षणबाट देखिएका व्यहोराहरु

२ वित्तीय विवरण

- २.१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७२(२) मा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आय र व्ययको वर्गीकरण तथा खर्च शीर्षक सम्बन्धी व्यवस्था अवलम्बन गर्नुपर्ने तथा दफा ७६(२) मा महालेखापरीक्षकबाट स्वीकृत भए बमोजिमको ढाँचामा लेखा राख्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट २०७९।८।२० मा जारी भएको सार्वजनिक क्षेत्र लेखामान (NPSAS) अनुसार पालिकाले लेखाङ्कन तथा प्रतिवेदन गर्नुपर्दछ।



सुनरीबाट रोराड गाउँपालिका					
मा.सं. २०६१/०६२					
आर्थिक कारोबारको एकीकृत विवरण					
प्राप्ति			भुक्तानी		
विवरण	रकम	रकम	विवरण	रकम	रकम
१. २०६१/०६२ को बुरु मौज्दात		१६३११२६४.७०	१. बास्तु खर्च		४२३३१४७००.२०
क. सभित कोष	७६९०९३७६.७२		क) पालिका तर्फ	१४४६९३३९२.४४	
ख. धरौटी	१८९८३६३७.००		ख) संघीय सहाई	२४९३७१९३४.७६	
ग. कार्यसञ्चालन कोष	९८४९३९.९८		ग) प्रदेश समपुरक	३०४०६६६.००	
घ. स्थानीय तह प्रकोष व्यवस्थापन कोष	१२६१११.००		घ) प्रदेश सहाई	१२४४८७०६.००	
ङ. कर्मचारी कल्याण कोष	१०७२००.००		ङ) प्रदेश विशेष	३७४००००.००	
२. वर्षको आय		१७२०४११०८.०८	२. पुँजीगत खर्च		२६४४२३०९७.००
क. आन्तरिक आय	१६७३४४२८.४६		क) पालिका तर्फ	२०४३९४०९९.००	
ख. राजस्व अडिफाई (संघ र प्रदेश)	१४४३०६४७९.४२		ख) संघीय तर्फ	४३३३४३९.००	
३. वितीय हस्तान्तरण (संघ)		४१९३४२४६२.७६	ग) संघीय विशेष	२७०७१२४८.००	
क. समानीकरण अनुदान	१३८४६४८४०.००		३. प्रदेश समानिकरण	१४१२८६४९.००	
ख. सहाई अनुदान	२४३७०४३७४.७६		४. प्रदेश सहाई	७१११३३१.००	
ग. समपुरक अनुदान	०.००		५. प्रदेश विशेष	१०४१४६७.००	
घ. विशेष अनुदान	२७०७१२४८.००		६. प्रदेश समपुरक	७३३१७६४.००	
४. वितीय हस्तान्तरण (प्रदेश)		४०८४९०३४.००	७. अन्तर सरकारी अक्षिपारी (संघ)		
क) समानीकरण अनुदान	१६९०४०००.००		क) समानीक सुरक्षा	१३१२११६७९.६७	१३६८७४४०१.६७
ख) राजस्व अडिफाई	०.००		ख) स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम	१०२००००.००	
ग) सहाई अनुदान	१९४६००३७.००		ग) स्थानिय तथा प्रशासकीय भवन	३२०००००.००	
घ) समपुरक अनुदान	१०३८२४३०.००		घ) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम	४७२७२२.००	
ङ) विशेष अनुदान	४८०१४६७.००		ङ) विद्यालय शिक्षा क्षेत्र योजना	८७१०००.००	
५. अन्तर सरकारी अक्षिपारी (संघ)		१३६८७४४०१.६७	८. अन्य कोष तर्फको व्यय		३००६४११०.००
क) समानीक सुरक्षा	१३१२११६७९.६७		क. धरौटी फिर्ता तथा सदर स्याहा	९७६४४४०.००	
ख) स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम	१०२००००.००		ख. कार्यसञ्चालन कोषबाट भएको खर्च	२०३००४६०.००	
ग) स्थानिय तथा प्रशासकीय भवन	३२०००००.००		९. अन्तिम मौज्दात		४८७४०१३१.३३
घ) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम	४७२७२२.००		क. सभित कोषको मौज्दात	३०३०४१८४.३६	
ङ) विद्यालय शिक्षा क्षेत्र योजना	८७१०००.००		ख. धरौटी	१३१७७९१७.००	
६. धरौटी आय		४७४८८३०.००	ग. कार्य सञ्चालन कोष	२०१४४१४.८७	
७. कार्यसञ्चालन कोष आय		२३३४०३३८.८९	घ. कर्मचारी कल्याणकोष	११०७२००.००	
८. कर्मचारी कल्याण कोष		१००००००.००	ङ. प्रकोष व्यवस्थापन कोष	२१४४४१४.००	
जम्मा		९०४४२८४०.१०	जम्मा		९०४४२८४०.१०

CS Scanned with CamScanner

सुनरीबाट रोराड गाउँपालिका
कार्यालय
विमानटार, धादिङ
महानगरपालिका

सैद्धान्तिक बेरुजु

२.२ फरक जिम्मेवारी - पालिकाले आफ्नो कारोबारको जिम्मेवारी भिडान गरी हिसाब यकिन गर्नुपर्दछ । पालिकाको गतवर्षको वित्तिय प्रतिवेदनअनुसार रु.९६३१४२३९।७३ मौज्दात रहेकोमा यो वर्ष रु.९६३११२६४।७० जिम्मेवारी सारेको छ । जस अनुसार गत वर्षको वित्तिय प्रतिवेदनमा उल्लेख भएको भन्दा रु.२०७५।०३ घटी जिम्मेवारी सारेको सम्बन्धमा यकिन गर्नुपर्ने देखियो।

सैद्धान्तिक बेरुजु

२.३ फरक हिसाब – यस पालिकाले सुत्रबाट तयार गरेको स्थानीय सरकारको कोषको प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं.२७०) ले सबै कारोबार नसमेटेको कारण लेखापरीक्षणका क्रममा पालिकाबाट भएका सबै कारोबार समेटिने गरी एकीकृत आर्थिक विवरण तयार गरेकोमा उक्त दुई विवरणमा गत वर्षको जिम्मेवारी रु. २९७५।०३ फरक परेको छ । साथै सुत्रमा समावेस नगरेको अन्तर सरकारी अक्षिपारी तर्फको रकम रु १३६८७५४०१।६७ समेतले आर्थिक विवरण र एकीकृत वार्षिक प्रतिवेदनमा फरक रहेको छ। सुत्रमा पालिकाको सम्पूर्ण आर्थिक कारोबारहरु

समाविष्ट गरी म.ले.प.फा.नं.२७० ले पालिकाको समष्टिगत आर्थिक कारोबारको यथार्थ अवस्था चित्रण गर्ने व्यवस्था गर्नुपर्दछ ।

सैद्धान्तिक बेरुजु

(विस्तृत विवरण बेरुजु दफा २.३ सँग सम्बन्धित अनुसूचीमा संलग्न छ ।)

- २.४ बैङ्क हिसाब विवरण- स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ अनुसार पालिकाको कारोबार, आय व्ययको लेखा प्रणाली तथा राजस्व र खर्च शीर्षकको वर्गीकरणअनुसार लेखाङ्कन र बैङ्क हिसाब मिलान विवरण (म.ले.प.फा.नं.२१२) तयार गरी हिसाब भिडान समेत गर्नुपर्दछ। पालिकालको वर्षान्तमा सेस्ता र बैङ्क मौज्दात देहाय अनुसार छः

खाताको प्रकार	श्रेस्ता अनुसार बाकी रु	बैंक अनुसार बाकी रु
ग २.७ विविध खर्च खाता	२०१५४१४.८७	२०१५४१४.८७
ग ३.१ स्थानीय तह धरौटी खाता	१३१७७९१७.	१३१७७९१७.
ग ४.१ स्थानीय तह सञ्चित कोष खाता	३०३०४१८४.३६	३०३०४१८४.३६
ग ५.१ स्थानीय तह विविध कोष खाता	११०७२००.	११०७२००.
ग ७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता	२१४५४१५.	२१४५४१५.
	४८७५०१३१.२३	४८७५०१३१.२३

सैद्धान्तिक बेरुजु

३ बजेट तथा कार्यक्रम


३.१ बजेट पेश, पारित र अख्तियारी

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ म स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ। सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ। यस स्थानीय तहमा उपाध्यक्षले मिति २०८१।०३।७ गते रु ८९ करोड ७५ लाख ८३ हजारको बजेट सभा समक्ष पेश गरेकोमा मिति २०८२।०३।८ मा पारित भएको छ। यसैगरी स्थानीय तहका प्रमुखले मिति २०८१।४।६ मा प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको देखिन्छ।

सैद्धान्तिक बेरुजु

३.२ बजेट सीमा निर्धारण समिति

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६(१) बमोजिम पालिकामा प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका र बजेट सीमा निर्धारण गर्न ७ सदस्यीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठनको व्यवस्था छ। उक्त समितिले आयको प्रक्षेपण, साधनको सन्तुलित वितरणको खाका, बजेटको कूल सीमा, बजेटको क्षेत्रगत सीमा निर्धारण, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण, विषयक्षेत्रगत बजेट तर्जुमा मार्गदर्शन तय गर्नुपर्ने जस्ता कार्यहरु फाल्गुन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने र बजेट प्रक्षेपण गर्दा बजेट वर्षपछिको थप दुई वर्षको समेत प्रक्षेपण तयार गर्नुका साथै तयार भएको आगामी आर्थिक वर्षको बजेट सीमा प्रमुख प्रशासकीय अधिकृतले वैशाख १५ गतेभित्र पालिकाका विषयगत शाखा तथा वडा



समितीलाई उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ। ऐनमा व्यवस्था भएअनुसार समिति गठन गरी बजेट सीमालगायत क्षेत्रगत विषय समेटी बजेट तर्जुमा एवं सोको कार्यान्वयन हुनुपर्दछ ।

सैद्धान्तिक बेरुजु

३.३ बजेट तथा कार्यक्रम तर्जुमा

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७(१) मा ४ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरी आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, कार्यक्रमको प्राथमिकीकरण, विषय क्षेत्रगत कार्यक्रम, योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिई आपसी तादाम्यता तथा परिपूरकता कायम गर्नुपर्ने व्यवस्था अनुसार समिति गठन गरेको भएता पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, कार्यक्रमको प्राथमिकीकरण, कार्यक्रमबीच परिपूरकता कायम गरेको समेत नदेखिएकाले बजेट तर्जुमा गर्दा ऐनमा भएको व्यवस्थाको पालना हुनुपर्दछ ।

सैद्धान्तिक बेरुजु

३.४ योजना संसोधन तथा रकमान्तर

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४१ मा विनियोजन ऐन बमोजिम सेवा तथा कार्यमा खर्च गर्न विभिन्न शीर्षकमा स्वीकृत भएको रकम सो सेवा तथा कार्यको निमित्त स्वीकृत सीमाभित्र भएको सुनिश्चित गरी खर्च गर्नुपर्ने उल्लेख छ। तर पालिकाले यो वर्ष पटक-पटकको कार्यपालिकाको निर्णय मार्फत गाउँसभाबाट अनुमोदन गरी विभिन्न ४२५ वटा योजनाको रु २५ करोड ३५ लाख ३४ हजार घटाएर ३४३ वटा योजनामा रु १९ करोड ५ लाख ३५ हजार रकमान्तर गरी खर्च गरेको छ। यसरी पटक-पटकको कार्यपालिकाको निर्णय मार्फत रकमान्तर गर्ने कार्य बजेटको सिद्धान्त विपरित देखिन्छ। बजेटमा समावेश भएका योजना तथा कार्यक्रम मात्र संचालन गर्न पालिकाले विशेष ध्यान दिनुपर्दछ।

सैद्धान्तिक बेरुजु

३.५ स्थानीय तहको एकीकृत, समानुपातिक र दिगो विकासका क्षेत्रगत रुपमा समानुपातिक बजेट विनियोजन गरी खर्च गर्नुपर्ने हुन्छ। यस पालिकाको २०८१/८२ को क्षेत्रगत बजेट र खर्चको स्थिति देहायअनुसार रहेको देखिन्छ ।

क्र.सं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)
१	आर्थिक विकास	४९७५७०००.००	३५६९६३५७.००	७१.७३
२	सामाजिक विकास	४६९३९१०००.००	४२९६०६०८३.७६	८९.८२
३	पूर्वाधार विकास	१६५३८२०००.००	१३९३३५६१०.००	७९.४१
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	१८६९००००.००	१७०६७६८३.००	९१.३२
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१२४५१३०२१.००	८३०३२०६३.४४	६६.६९
कुल जम्मा		८२७७३३०२१.००	६८८७३७७९७.२०	८३.२०

उपर्युक्त विवरण अनुसार सभाले विनियोजन गरेको बजेट मध्ये सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा सबैभन्दा बढी ९१.३२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकमा सबै भन्दा घटी अर्थात ६६.६९ प्रतिशत रहेको छ । पालिकाले प्राथमिकताका क्षेत्र तोकिए बजेट विनियोजन तथा खर्च गर्नुपर्दछ ।

सैद्धान्तिक बेरुजु

३.६ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १६(१०) बमोजिम